

कोभिड-१९ को जानकारी

ACLU of Idaho (आइडाहोको एसीएलयू) को उद्देश्य नागरिक अधिकार र स्वतन्त्रताको रक्षा गर्नु हो। कोभिड-१९ फैलिएको कुराले यसलाई परिवर्तन गर्दैन। हामी कोभिड-१९ का कारण आइडाहोमा के भइरहेको छ भन्ने कुरा पछ्याउदै छौं। हामीले गभर्नरलाई, आइडाहो डिपार्टमेन्ट अफ करेक्सन तथा डिपार्टमेन्ट अफ जुभेनिल करेक्सनलाई, यसै गरी जेलहरू, शेरिफहरू, प्रहरी र न्यायाधीशहरूलाई तुरुन्तै जेल र प्रिजनबाट मानिसहरूलाई रिहा गर्न, मानिसहरूलाई पक्रेर जेलमा राख्ने रोक्न, र भाइरसको संक्रमण हुने अधिक संभावना भएका व्यक्तिहरूलाई बचाउन आग्रह गरेर पत्र पठाएका छौं। यी व्यक्तिहरूमा, काम गर्ने व्यक्तिहरू, आप्रवासीहरू र आपराधिक कानुनी प्रणालीमा संलग्न भएकाहरू समावेश छन्।

ACLU of Idaho (आइडाहोको एसीएलयू) विश्वास गर्दछ:

- कुनैपनि कोभिड-१९ प्रतिक्रिया विज्ञान र जनस्वास्थ्यमा आधारित हुनुपर्दछ
- कुनैपनि प्रतिक्रिया योजनाले सबैको स्वास्थ्य, सुरक्षा र नागरिक स्वतन्त्रताको रक्षा गर्नुपर्दछ
- राज्य नेताहरूले मानिसहरूलाई सकेसम्म घरमै बस्न आग्रह गर्नुपर्छ
- नेताहरूले हाम्रो समाजका अति कमजोर मानिसहरूलाई मद्दत गर्न आवश्यक छ यदि उनीहरूले भाइरस फैलाउनबाट रोक्न मद्दत गर्न चाहन्छन्

जेल, प्रिजन, जुभेनिल जेल, र राज्य अस्पतालमा भएका मानिसहरू

जेल र प्रिजनमा भएका व्यक्तिहरु बिरामी हुने बढी जोखिममा छन्। भाइरसलाई जेल वा प्रिजनमा पस्नदेखि रोक्न मद्दत गर्न राज्य र स्थानीय कानून नेताहरुले मानिसहरुलाई त्यहाँबाट रिहा गर्नुपर्दछ।

हाम्रो राज्यको नेताहरुलाई कल गर्नुहोस् र सकेसम्म धेरै व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न आग्रह गर्नुहोस्। मानिसहरुलाई गिरफ्तार गर्न र जेलमा राख्न तुरुन्त रोक्न उहाँहरुलाई अनुरोध गर्नुहोस्।

गभर्नर ब्राड लिट्टल: २०८-३३४-२१००

आइडाहो सर्वोच्च अदालत: २०८-३३४-२२१०

तपाईंको स्थानीय शेरिफ, काउन्टी आयुक्तहरु, र मेयरलाई पनि कल गर्नुहोस्। ईन्टनेटमा उहाँहरुको सम्पर्क नम्बर हेर्नुहोस्।

प्रिजन, जेल, जुभेनिल जेल, र राज्य अस्पतालमा भएका तपाईंका प्रियजनहरूसँग बाँढ्नका लागि थप जानकारीको लागि तल हेर्नुहोस्।

आप्रवासी

पक्राउ पर्ने डरले कोही पनि चिकित्सा उपचार लिन डराउनु हुँदैन। Immigration and Customs Enforcement (ICE) भन्छ कि यसले मेडिकल क्लिनिकमा मानिसहरुलाई पक्राउ गर्दैन। ACLU (एसीएलयू) ले जेल र नजरबन्द केन्द्रहरुमा भाइरसको फैलावटलाई सीमित पार्न नजरबन्द रोक्न ICE लाई अनुरोध गरेको छ।

Evictions (निष्कासन)

मार्च २७, २०२० को बेलासम्म हेर्दा, अप्रिल १५, २०२० सम्म आइडाहोमा धेरैजसो निष्कासन (evictions) रोकिएको छ। आइडाहो सर्वोच्च अदालतले आपतकालीन आदेश जारी गरेको छ। लागूऔषध सम्बन्धि निष्कासन (eviction) मात्र अगाडि बढ्नेछ।

राज्यव्यापी रूपमा निष्कासन रोकने पहल गर्नेका लागि इडाहोको ACLU धेरैसँग मिलेको छ। घरमा बस्ने आदेश भएको बेला मानिसहरूलाई जबरजस्ती घरबाट बाहिर निस्कने बनाउनाले जनस्वास्थ्य सिफारिसहरूलाई बेवास्ता गर्दछ।

केहि आइडाहो शेरिफले अझै पनि मानिसहरूलाई घरबाट बाहिर निकाल्नै पर्ने बनाइरहेका हुन सक्छन्, ३/२७/२०२० अघि प्रवेश भएका निष्कासन आदेशको आधारमा। तपाईंको स्थानीय शेरिफलाई कल गर्नुहोस् र यी निष्कासन लाई होल्डमा राख्न आग्रह गर्नुहोस्। तपाईं ईन्टरनेटमा आफ्नो स्थानीय शेरिफको नम्बर हेर्न सक्नुहुन्छ।

जेल र प्रिजनमा भएका व्यक्ति र तिनीहरूका प्रियजनहरूका लागि थप जानकारी

हामी राज्य नेताहरूलाई सुरक्षित र सही काम गर्न र मानिसहरूलाई बाहिर निकाल्ने बनाउन प्रयास गरिरहेका छौं। हामी राज्य नेताहरूलाई मानिसहरू पक्राउ गर्ने र अहिलेनै जेलमा राख्ने कार्य रोकने बनाउनका लागि प्रयास गरिरहेका छौं। हामी गभर्नर र IDOC, साथै शेरिफहरू, अभियोजकहरू, र पुलिसलाई, तिनीहरूलाई जेल र प्रिजन बाट निकाल्न र बाहिर राखेर सुरक्षित राख्न आग्रह गरिरहेका छौं।

कोभिड-१९ को लक्षणहरू ज्वरो, खोकी, र सास फेर्न गाह्रो हुने हो।

जीवाणुको फैलावट रोकन प्रिजन र जेलले यो पक्का गर्नु पर्छ कि तपाईं यी पाँच चीजहरू गर्न सक्षम हुनुहुन्छ:

१. बिरामी मानिसहरूसँग नजिकको सम्पर्कबाट टाढा रहने
२. तपाइँको खोकी र हाच्छिउँ एउटा टिस्यूले छोप्ने, त्यसपछि टिस्यूलाई फोहोरमा फाल्ने
३. तपाइँको आँखा, नाक, र मुख नछुने
४. तपाइँले छुनुपर्ने वस्तुहरू र सतहहरू सफा र कीटाणुरहित गर्ने
५. कम्तिमा २० सेकेन्डका लागि साबुन पानीले नियमित हात धुने

तपाइँ हामीलाई प्रिजन र जेलमा अहिले के भइरहेको छ रूयाक राख्न सहयोग गर्न सक्नुहुन्छ। यदि तपाइँ यी पाँच चीज मध्य कुनै गर्न सक्षम हुनुहुन्न भने कृपया हामीलाई थाहा दिनुहोस्। यदि तपाइँलाई यी कुनै समस्याहरू छन् भने पनि कृपया हामीलाई थाहा दिनुहोस् :

- पर्याप्त साबुन, सेनिटाइजर वा सरसफाइका सामग्रीहरू प्राप्त नभएको
- चिकित्सा हेरचाहको लागि पैसा तिर्नु परेको
- कोभिड-१९ को लक्षणहरू महसुस गरिएको तर जाँच र परिक्षण नभएको
- कोभिड-१९ को लक्षण भएका वा पोजिटिभ परीक्षण भएका व्यक्तिहरूसँग बस्न वा काम गर्न परेको
- परिवार, प्रियजन वा वकिलसँग कुराकानी गर्न नपाइएको

तपाइँ हामीलाई जेल र प्रिजनका कोभिड-१९ का समस्याहरूको बारेमा बताउन सक्नुहुनेछ, <https://intake.acluidaho.org> मा गुनासो पेश गरेर वा हामीलाई यहाँ लेख्न सक्नुहुन्छ:

ACLU of Idaho

P.O. Box 1897

Boise, Idaho 83701

यदि तपाईं जेल, प्रिजन वा राज्य अस्पतालमा हुनुहुन्छ भने, तपाईंको पत्रको भित्र र बाहिर "LEGAL MAIL" र "CONFIDENTIAL" मार्क गर्न निश्चित गर्नुहोस्।

तपाईंले आफ्नो पब्लिक डिफेंडर वा आपराधिक वकिलसँग कुरा गर्नुपर्नेछ र सोध्नुपर्ने छ कि कोरोनाभाइरसको कारण अदालतले तपाईंलाई रिहा गरोस्।

थप जानकारी

National ACLU COVID-19 जानकारी:

<https://www.aclu.org/news/topic/covid-19-pandemic-response/>